



Australian Government
Department of Health

COVID-19 को फैलावट सुस्तिकरण गर्ने मद्दत गर्न नयाँ उपकरण

COVIDSafe यापस अस्ट्रेलियामा कोरोना भाइरसको फैलावटमा सुस्तिकरण गर्ने मद्दतको लागि निकटतम परीक्षण, राम्रो स्वच्छता र सामाजिक दूरी कायम गर्ने मद्दतको लागि प्रयोग गरिने एक नयाँ उपकरण हो।

COVIDSafe यापस केवल स्वास्थ्यको बारेमा मात्र हो। यसले कोरोना भाइरसको साथ कसैसँग सम्पर्क राखेका मानिसहरूलाई सूचित गर्ने प्रक्रियालाई छरितो बनाई अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ। यदि तपाईं संक्रमणित भएको खण्डमा राज्य र क्षेत्रिय स्वास्थ्य अधिकारीहरूले तपाईंलाई सम्पर्क गरेर बताउन सक्नुहुनेछ:

- के हेर्ने भनेर
- के तपाईंलाई एकलवा(क्वारेन्टाईन) गर्न आवश्यक छ छैन
- कसरी, कहिले र कहाँ जाँच गरिने, र
- तपाईं र आफ्नो परिवारलाई कसरी संरक्षण गर्ने।

यापस स्वैच्छिक र नि: शुल्क छ। तपाईं आफ्नो यापस स्टोरहरूबाट COVIDSafe डाउनलोड गर्न सक्नुहुनेछ। तपाईंलाई नाम, फोन नम्बर, पोष्ट कोड र उमेर दायरा प्रविष्ट गर्न सोधिनेछ। यो जानकारी अत्यधिक सुरक्षित डाटा भण्डारण प्रणालीमा अपलोड गरिएको छ र सन्दर्भ कोड उत्पन्न गर्न प्रयोग गरिन्छ।

तपाईंको दिनको बारेमा हिँड्दा यापसले तपाईंको फोनको पृष्ठभूमिमा अपरेट गर्दछ। यसले अन्य यापस प्रयोगकर्ताहरू फेला पार्न ब्लूटूथ(Bluetooth) प्रयोग गर्दछ। यसले तपाईंको सम्पर्कको मिति, समय, दूरी र अवधिको साथ सम्पर्कमा आउने यापस प्रयोगकर्ताहरूको सन्दर्भ कोड सुरक्षित रूपमा लग गर्दछ।

यसले स्थान भने रेकर्ड गर्दैन।

यो सम्पर्क जानकारी ईन्क्रिप्टेड(encrypted) र तपाईंको फोनमा यापसमा भण्डार गरिएको हुन्छ। तपाईं पनि यसलाई हेर्न सक्नुहुन्छ।

सम्पर्क जानकारी २१ दिनको लागि मात्र यापसमा भण्डारण हुन्छ। यस अवधिले भाइरसको अधिकतम १४ दिन ऊष्मायन अवधिको लागि अनुमति दिन्छ, र उक्त समयले एक सकारात्मक परीक्षण परिणामको पुष्टि गर्ने समय दिन्छ। २१ दिन भन्दा पुरानो जानकारीहरू यापसबाट स्वतः मेटिने छ।

यदि तपाईं COVID-19 बाट संक्रमणित हुनु भयो भने, राज्य र क्षेत्रिय स्वास्थ्य अधिकारीहरूले तपाईंसँग हालसालै सम्पर्कमा आएका सबैको बारेमा जानकारी माग्नेछ। १५ मिनेट वा अधिकको लागि १.५ मिटर भित्र - तपाईंले उनीहरूसँग नजिकको सम्पर्कमा राखेका व्यक्तिहरूको बारे यापस द्वारा लिइएको जानकारीमा पहुँच(हेर्न) दिन सक्नुहुन्छ।

हालसालमा, भाइरसको प्रभावमा परेका हुन सक्ने मानिसहरूलाई फेला पाउँदा उनीहरू आफू संग सम्पर्कमा भएका मानिसहरूलाई सम्झन सक्षमतामा भर पर्नुपर्ने हुन्छ र उनीहरूका सम्पर्क विवरणहरू जानेको हुनु पर्नेछ। COVIDSafe यो प्रक्रियालाई छरितो र अधिक सटीक बनाउँदछ।

केवल कोरोनाभाइरसको साथ सम्पर्कमा आएका मानिसहरूलाई सूचित गर्न मद्दत गर्न, यापसमा भएको जानकारी केवल राज्य र क्षेत्रिय स्वास्थ्य अधिकारीहरू द्वारा मात्र प्रयोग गर्न सकिन्छ। कुनै पनि अन्य तरीकाले यापसको आंकडा प्रयोग गर्नुमा यो आपराधिक अपराध हुनेछ।

तपाईंले कुनै पनि समयमा तपाईंको आफ्नो फोनबाट यापस र त्यसको सूचना मेट्न सक्नुहुन्छ।

जब यहाँ अस्ट्रेलियामा महामारी समाप्त हुन्छ, प्रयोगकर्ताहरूलाई उनीहरूको फोनबाट COVIDSafe यापस मेटाउन प्रेरित गरिनेछ। यसले व्यक्तिको फोनका सबै अनुप्रयोग जानकारीहरू मेटाउनेछ। सूचना भण्डारण प्रणालीमा रहेको जानकारी पनि महामारीको अन्तमा नष्ट गरिनेछ।

यापसको प्रयोगले अन्यथा सम्भव हुने भन्दा सरकारहरूलाई प्रतिबन्धहरू कम गर्न अझ चाँडो अगाडी बढ्न मद्दत गर्दछ।

कोरोनाभाइरस र COVIDSafe यापसको बारेमा थप जानकारीको लागि, www.health.gov.au मा हेर्नुहोला।